



श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. SHRIJANSHIL LAGHUBITTA BITTIYA SANSTHA Ltd.

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

Head Office : Golbazar MP-7, Choharwa (Siraha)
Tel : 033-401045, 401084
Email: info@shrijanshil.com.np
Website : www.shrijanshil.org

Interim Financial Statements

Condensed Statement of Financial Position As on Quarter Ended 29th Poush 2081

Particulars	(Rs. In '000')	
	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and Cash Equivalent	362141.06	92688.01
Satutory Balances and due from Nepal Rastra Bank	16272.19	13845.78
Placement with Banks & Financial Institutions	0	0
Derivative Financial Instruments	0	0
Other Trading Assets	0	0
Loan and Advances to MFIs & Cooperatives	0	0
Loans and Advances to Customers	2458233.50	2193006.95
Investment Securities	24.88	25.05
Current Tax Assets	13068.37	15909.30
Investment in subsidiaries	0	0
Investment in Associates	0	0
Investment Property	0	0
Property and Equipment	15219.44	14689.15
Goodwill and Intangible assets	118.32	58.19
Deferred Tax Assets	2174.48	2174.48
Other Assets	16661.29	9576.90
Total Assets	2883913.53	2341973.81
Liabilities		
Due to Bank and Financial Institutions	0	0
Due to Nepal Rastra Bank	0	0
Derivative Financial Instrument	0	0
Deposits from Customers	875599.82	761835.87
Borrowing	1596141.83	1106893.34
Current Tax Liabilities	8033.13	6845.50
Provisions	0	0
Deferred Tax Liabilities	0	0
Other Liabilities	157947.65	239430.25
Debt Securities Issued	0	0
Subordinated Liabilities	0	0
Total Liabilities	2637722.43	2115004.95
Equity		
Share capital	109375.00	109375.00
Share premium	0	0
Retained earnings	24453.00	5709.03
Reserves	112363.10	111884.83
Total equity	246191.10	226968.86
Total Liabilities and Equity	2883913.53	2341973.81

Condensed Statement of Profit and Loss For the Quarter Ended 29th Poush 2081

Particulars	(Rs. In '000')	
	This Quarter	Corresponding Previous Year
Interest Income	103106.84	173448.40
Interest Expense	47138.14	93855.18
Net Interest Income	55968.7	79593.22
Fee and Commission Income	6175.18	11819.22
Fee and Commission Expense	0	4,290.08
Net Fee and Commission Income	6175.18	11819.22
Net Interest, Fee and Commission Income	62143.88	91412.44
Net Trading Income	0	2812.17
Other Operating Income	3758.93	5086.20
Total Operating Income	65902.81	96498.64
Impairment charge (reversal) for loans and other losses	18427.37	10754.79
Net Operating Income	47475.44	85743.85
Operating Expense	21660.76	44956.33
Personnel Expenses	7177.50	13253.57
Other Operating Expenses	381.67	756.85
Depreciation & Amortization	18255.51	26777.1
Operating Profit	18255.51	34223.45
Non Operating Income	0	0
Non Operating Expense	0	0
Profit before Income Tax	18255.51	34223.45
Income Tax Expense	5476.65	8033.13
Current Tax	0	0.00
Deferred Tax	0	0.00
Profit for the period	12778.86	18743.97

Condensed Statement of Comprehensive Income

Particulars	(Rs. In '000')	
	This Quarter	Corresponding Previous Year
Profit for the period	12778.86	18743.97
Other Comprehensive income	0	0
Total Comprehensive Income	12778.86	18743.97
Per share income		
Basic earnings per share	17.15	(80.11)
Annualized Basic earnings per share	34.30	(160.21)
Diluted earnings per share	34.30	(160.21)

Ratio as per NRB Directive

Particulars	Current Year		Corresponding Previous Year	
	This Quarter	Upto this Quarter (YTD)	This Quarter	Upto this Quarter (YTD)
Capital Fund to RWA	8.61%	8.61%	4.58%	4.58%
Non Performing Loan (NPL) to Total Loan	6.97%	6.97%	18.14%	18.14%
Total Loan Loss Provision to total NPL	87.63%	87.63%	70.71%	70.71%
Cost of Funds	8.64%	8.64%	10.65%	10.65%
Credit to Deposit and Borrowing Ratios	305.01%	305.01%	284.93%	284.93%
Base Rate	10.76%	10.76%	11.98%	11.98%
Interest Rate Spread	6.36%	6.36%	4.35%	4.35%

Condensed Statement of Profit and Loss For the Quarter Ended 29th Poush 2081

(Rs. In '000')	
Net Profit for the period end Quarter	18743.97
1. Appropriations	
1.1 Profit required to be appropriated to :	4123.67
a. General Reserve	3748.79
b. Capital Redemption Reserve	0
c. Foreign Exchange Fluctuation Fund	0
d. Corporate Social Responsibility	187.44
e. Employee Training Fund	0
f. Client Protection Fund	187.44
g. Other	0
1.2 Profit required to be transferred to Regulatory Reserve	
a. Transfer to Regulatory Reserve	0
b. Transfer from Regulatory Reserve	0
Net Profit for the period end available for distribution	14620.30

Notes to interim financial statements :

- The above figure are subjects to change as per the direction of the regulators and external auditors.
- The interim financial statements have been prepared in accordance with Nepal Financial Reporting Standard (NFRS) as issued by the accounting Standard Board, Nepal and the carve out issued by ICAN.
- Loan and advance to MFIs are presented as a net amount of impairment allowances and includes staff loans.
- The previous period's figures have been reclassified, restated, and corrected wherever necessary for comparability and consistent.
- The interim financial statement has been updated in <https://shrijanshil.org>.
- Personnel expenses includes staff bonus allocated as per rule.

Interest Rate

1. Deposit 7.5-12 %	2. Loan and Advance 15 %
---------------------	--------------------------

धितोपत्र दता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उप नियम (१) संग सम्बन्धित)

आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक विवरण

१ वित्तीय विवरण :

- क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ।
ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आमदानी (वार्षिकीकरण)	मूल्य आमदानी अनुपात	प्रति शेयर नेटवर्क	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
३१३०	८११९	२२५१०९	२९६९१९६	२९१८१

२ व्यवस्थापकीय विश्लेषण :

- क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आमदानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण :
यस वित्तीय संस्थाको कारोबारमा कोरोना महामारीको दीर्घकालिन प्रभाव, आर्थिक मन्दी, बजारमा देखिएको मुल्य वृद्धि र लघुवित्त विरुद्धको संघर्ष समितिका कारणका बाबजुद पनि संस्थाको कारोबार सुचारु रूपमा चलिरहेको छ। लघुवित्त विरुद्ध गतिविधिका कारण कर्जा असुलीमा बाधा श्रृजना गर्ने, कर्जा नतिर्ने कार्यको निम्नतरताका कारण असुलीलाई उचित व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको छ। हालको परिस्थितिमा मौज्जात र आमदानी बढाउने प्रयास भन्दा पनि संस्थालाई हालको परिस्थितिले दुर्गामी असर नपरोस भन्नेमा व्यवस्थापन सजग छ। आउँदा दिनमा यस्ता समस्या कम हुने आशा गरिएको छ।
ख) आगामी अवधिको व्यवस्थापकीय योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :
यस लघुवित्त वित्तीय संस्थाले आगामी अवधिमा सदस्यलाई सन्तुष्ट तथा गुणस्तरीय कर्जा लगानीमा जोड दिई कर्जा विस्तार तथा सदस्यको क्षमता अभिवृद्धि गर्ने, कर्जा असुली सहज बनाउन वित्तीय साक्षरता तथा लघुउधम कार्यक्रम निम्नतर सञ्चालन गर्ने र स्थानिय निकाय तथा समाजका अगुवा संग सम्बन्ध गरी नियमित रूपमा सञ्चालनमा राखेको केन्द्रहरु सञ्चालन गर्न पहल गर्ने, संघर्ष समितिमा लागेका ग्राहक सदस्यहरुसंग प्रत्यक्ष भेटघाट गरी निजहरुलाई संस्था प्रतिको विश्वास तथा आत्मविश्वास बढाई कर्जा असुली तथा कर्जा बुद्धिमा जोड दिने योजना रहेको छ।
ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्कालिक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :
देशमा आर्थिक मन्दी र गाउँ गाउँमा विभिन्न समुहहरुबाट लघुवित्त विरुद्ध चलाई रहेको अभियानबाट संस्थाको कारोबार तथा नाफामा परेको असरलाई मध्यनजर गरी संस्थाले आफ्ना कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि गरी ग्राहक सदस्यहरुलाई संस्था प्रति सकारात्मक बनाउने छालका कार्यक्रमहरु सञ्चालन गर्दै गुणस्तरीय कर्जा लगानी गरी संस्थाको अवस्था र नाफा बढाउने रणनीति लिएको छ।

३ कानूनी कारवाही सम्बन्धी विवरण :

- क) यस त्रैमासिक अवधिमा यस वित्तीय संस्थाले वा संस्था उपर कुनै किसिमको मुद्दा दायर भएको छैन।
ख) संगठित संस्थाको कुनै सञ्चालक उपर फौजदारी मुद्दा चलेको छैन।
ग) संगठित संस्थाको कुनै सञ्चालक उपर मुद्दा चलेको छैन।
घ) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :
क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा :
ख) त्रैमासिक अवधिको शेयर अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबारको संख्या।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या	कारोबार शेयर किस्ता
रु.२८९३/-	रु.१८२१/-	रु.२७८५/-	५५	७,४५१	३,४८,३९८

४ समस्या तथा चुनौती :

- क) सदस्यको समुह दायित्व प्रतिको उदासीनता।
ख) एउटै सदस्यलाई कर्जाको भार भई कर्जा असुलीमा समस्या भएको।
ग) आर्थिक मन्दीको कारण ग्राहकको कृषि,व्यापार व्यवसाय र रोजगारीमा परेको प्रत्यक्ष प्रभाव।
घ) लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिका कारण नियमित केन्द्र सञ्चालनमा समस्या उत्पन्न भएकोले कर्जा असुलीमा चुनौती हुनु।

५ संस्थागत सुशासन :

- यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायत निर्देशनहरु पालना गर्नुका साथै प्रवर्धित ऐनहरु, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंक ऐन, २०५८, धितोपत्र ऐन, २०६३ तथा आयाकर ऐन, २०५८ को पालना गरेको छ। संस्थाले नियमित रूपमा सम्बन्धित निकायमा प्रतिवेदन पेश गरेको छ। संस्थाको प्रबन्धन, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासनिक विनियमावली, कर्जा अपलेखन नीति, सूचना प्रविधि नीति, कर्जा तथा बचत निर्देशिका, आन्तरिक लेखापरीक्षण निर्देशिका तयार गरि कार्यान्वयनमा ल्याईएको छ। संस्थाले आफ्नो कारोबार सुलु दुरुस्त, छिटो छरितो, पारदर्शी तथा आन्तरिक व्यवस्थापन तथा जोखिम व्यवस्थापनको कार्य प्रभावकारी बनाउन सञ्चालक समिति तथा व्यवस्थापन तहमा लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति, सम्पति शुद्धिकरण अनुमान समिति गठन गरि कार्यान्वयनमा ल्याईएको छ।

६ सत्य तथ्य सम्बन्धी कार्यकारी प्रमुखको उद्घोषणा :

- आजका भित्त सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य तथ्य र पूर्ण छन् एवम् लगानीकर्ताहरुलाई सुसूचित गर्ने तथा निर्णय लिन आवश्यक कुनै विवरण सूचना तथा जानकारीहरु लुकाईएको छैन।